

जल तथा मौसमविद् (सोहम-नेपाल)

निर्वाचन समिति — २०७४

सोहम नेपालको निर्वाचन समिति — २०७४ को निर्वाचन सम्बन्धी आधिकारिक धारणा सम्बन्धमा २०७४।०५।१२ मा गरिएका निर्णय

- १। कूल ११ (एघार) पदको लागि जम्मा १३ जना उम्मेदवारको आवेदन परेकोमा ९ (नौ) जनाले उम्मेदवारी फिर्ता लिएको
- २। ५०(पचास) प्रतिशत भन्दा धेरै नै कम (एक तिहाई) मात्र उम्मेदवारी कायम हुन गएको
- ३। सोहम नेपालको विधान — २०५८ मा यस्तो परिस्थितिको परिकल्पनानै नगरेको

अतः यस्तो अवस्थामा भविष्यको लागि गलत नजीर नबनोस भन्ने हेतुले यस विशेष परिस्थितिको सहज निकासका लागि सोहम नेपालको विशेष साधारण सभा बोलाई उक्त सभाले माथिका समस्याहरूलाई समाधान गरी पुनः निर्वाचनको प्रक्रिया थाल्नको लागि सोहम नेपालको कार्यकारिणी समितिलाई पत्राचार गर्ने निर्णय गरियो ।

जल तथा मौसमविद् (सोहम-नेपाल)

निर्वाचन समिति — २०७४

२०७४ | ०५ | १३

श्री अध्यक्षज्यू
कार्यकारिणी समिति
सोहम नेपाल

विषय : सोहम नेपालको निर्वाचन समिति — २०७४ को निर्वाचन सम्बन्धी आधिकारिक धारणा सम्बन्धमा


महाशय,

सोहमको सातौँ कार्यकारिणी समितिको लागि हुन गइरहेको निर्वाचन प्रक्रियामा भाग लिन २०७४।०५।०६ गतेका दिन कूल ११ (एघार) पदको लागि जम्मा १३ जना उम्मेदवारको आवेदन परेकोमा २०७४।०५।०८ गतेका दिन आफ्नो उम्मेदवारि फिर्ता लिने क्रममा ९ (नौ) जनाले उम्मेदवारी फिर्ता लिएको कुरा यहांलाई अवगतनै होला । यसरी कार्यकारिणी समितिमा अध्यक्ष, उपाध्यक्ष, कोषध्यक्ष र सचिव पदमात्र कायम भई महासचिव तथा संपूर्ण सदस्य पदहरू रिक्त भई विशेष परिस्थिति सिर्जना भएको थियो । भरखरै विकसित भएको एक विशेषज्ञ, बैज्ञानिक तथा बौद्धिक समाजको कार्यकारिणी समितिको निर्वाचनमा यसरी ब्यापक सदस्यहरूको असन्तुष्टीले हामी सबैलाई गंभीर बनाएको छ । यस्तो परिस्थितिको सोहम नेपालको विधान — २०५८ ले परिकल्पनानै गरेको थएन ।

यस्तो परिस्थितिमा सोहम निर्वाचन समितिको निर्णयनै अन्तिम हुने सर्वविदितनै छ । अतः यस्तो अवस्थामा भविष्यको लागि **गलत नजीर** नबनोस भन्ने हेतुले यस विशेष परिस्थितिको सहज निकासका लागि सोहम नेपालको विशेष साधारण सभा बोलाई उक्त सभाले माथिका समस्याहरूलाई समाधान गरी पुनः निर्वाचनको प्रक्रिया थाल्नको लागि समेत सोहम नेपालको कार्यकारिणी समितिलाई पत्राचार गर्ने निर्णय गरिएको हुनाले यथाशिघ्र उक्त प्रक्रिया थालिनी गर्न अनुरोध गर्दछु ।

अन्तमा, निर्वाचन समिति-२०७४ को अध्यक्ष पदमा मलाई मनोनयन गरेकोमा सोहम कार्यकारिणी समितिलाई धन्यवाद दिन चाहन्छु ।

संयोजक



रूपक राजभण्डारी

सोहम निर्वाचन समिति — २०७४